

कामदारहरूका पारिश्रमिक कभरेज र कोरोना भाइरस (COVID-19) सम्बन्धी प्रश्नहरू

- 1. मेरो काम नगरेका समयका भुक्तानीहरू जारी रहनेछन्?**
रहनेछन्। यदि तपाईंले आफ्नो कार्यसँग सम्बन्धित चोटपटक वा बिमारीका कारण कार्य गर्न सक्नुहुन्न भने, तपाईंका काम नगरेका समयका निर्धारित भुक्तानीहरू जारी रहनेछन्।
- 2. मैले आफ्नो दाबीको स्थितिको बारेमा कसरी जानकारी प्राप्त गर्न सक्छु?**
1-800-831-5227 मा फोन गरेर अङ्ग्रेजी र स्पेनी भाषामा स्वचालित जानकारी प्राप्त गर्नुहोस्।
- 3. मेरो व्यवसाय बन्दा हुँदा मसँग मेलमा पहुँच थिएन भने आदेश तथा सूचना निर्णायक हुनेछ?**
तपाईंले आफ्नो गलती बिना आदेशमा पहुँच गर्न सक्नुहुन्न भने, तपाईंले आफूले मेलमा पहुँच गर्न नसकेको भन्ने जस्तो स्पष्टीकरण दाबी व्यवस्थापकलाई उपलब्ध गराउनुपर्छ।
- 4. संघीय प्रोत्साहनको चेकले मेरो काम नगरेको समयको चेक वा सेवा निवृत्तिको चेकको रकमलाई प्रभाव पार्छ?**
पार्दैन।
- 5. मैले टेलिफोनमार्फत चिकित्सा तथा व्यावसायिक अपोइन्टमेन्टहरू तय गर्न सक्छु?**
रहनेछन्।
- 6. मेरो उपस्थित चिकित्सकले मलाई अहिले भर्खर हेर्नु हुनेछैन। मैले के गर्ने हो?**
आफ्नो प्रदायकलाई उनीहरूले टेलिहेल्थ विकल्प उपलब्ध गराउँछन् वा गराउँदैनन् वा तपाईंले उनीहरूसँग टेलिफोनमार्फत चेक इन गर्न सक्नुहुन्छ वा सक्नुहुन्न सोध्नुहोस्।
- 7. मेरो उपचार रोकिएको छ। यसले मेरो दाबीलाई कसरी प्रभाव पार्छ?**
तपाईंलाई अतिरिक्त उपचार आवश्यक पर्छ भने तपाईंको दाबी बन्द हुनेछैन। हामीले चिकित्सा सेवाहरू सुचारू भएपछि तपाईंलाई आफ्नो उपचार योजना पूरा गर्नको लागि समयको अनुमति दिनेछौं।
- 8. म कोरोना भाइरसको प्रकोप बारे चिन्तित रहेको हुनाले मैले स्वतन्त्र चिकित्सा मूल्याङ्कन (IME) लाई स्थगित वा पुनः निर्धारण गर्न चाहन्छु। मैले के गर्ने हो?**
समाधान खोज्नका लागि आफ्नो अपोइन्टमेन्टको कम्तीमा पनि 5 व्यवसाय दिनभन्दा अगाडि आफ्नो दाबी व्यवस्थापलाई सम्पर्क गर्नुहोस्।
- 9. कोरोना भाइरस सम्बन्धी चिन्ताहरूका कारणले चिकित्सा अपोइन्टमेन्ट वा कार्यविधिलाई रद्द वा स्थगित गर्न उपयुक्त हुन्छ?**
तपाईंका स्वास्थ्य स्याहार प्रदायकले के सिफारिस गर्छन् जात्रका लागि उनीहरूलाई सम्पर्क गर्नुहोस्।
- 10. मेरो बच्चाको विद्यालय बन्द भएको हुनाले, मसँग बाल स्याहार छैन र मलाई चिकित्सा वा व्यावसायिक अपोइन्टमेन्ट स्थगित गर्न आवश्यक छ। मैले के गर्ने हो?**
बालस्याहारको व्यवस्था मिलाउनका लागि हरेक प्रयत्न गर्नुहोस्। यदि सम्भव छैन भने, आफ्नो व्यावसायिक पुनर्वास सल्लाहकार (VRC) वा चिकित्सा प्रदायकलाई सम्पर्क गर्नुहोस्।
- 11. भाइरसका कारण म कक्षामा जाने वा आफ्नो पुनः प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउने बारे चिन्तित छु? मैले के गर्ने हो?**
विकल्पहरू खोज्न आफ्नो VRC लाई सम्पर्क गर्नुहोस्।
- 12. मेरो अस्थायी लाइट ड्युटी कार्य भाइरसका कारण अब उपरान्त उपलब्ध छैन। मैले के गर्ने हो?**
आफ्नो दाबी व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्।

13. मेरो रोजगारदाताले मलाई कोरोना भाइरसको प्रकोपका कारण कामबाट हटाइदियो र मसँग खुला दाबी छ। यसले मेरा लाभहरूलाई कसरी प्रभाव पार्छ?

हामीले तपाईंको दाबीमा अझै पनि उपयुक्त चिकित्सा उपचारलाई स्वीकृति दिनेछौं। हामीले तपाईंको दाबीलाई बन्द गर्नुभन्दा अघाडि तपाईंलाई आफ्नो उपचार पूरा गर्ने समयको अनुमति दिनेछौं।

14. मलाई काम गर्नका लागि छुट दिइएको छ तर म काममा फर्कनका लागि मसँग रोजगार चैन र कोरोना भाइरसको प्रकोपका कारण रोजगारी बजार अत्यन्तै सीमित छ। मैले के गर्ने हो?

दुर्भाग्यवश, तपाईं काम गर्न सक्षम भएपछि विभागले काम नगरेको समयका लाभहरू भुक्तानी गर्न सक्दैन। तपाईं बेरोजगारी सुरक्षा विभागमार्फत बेरोजगारी लाभहरूका लागि योग्य हुन सक्नुहुन्छ।

15. L&I ले COVID-19 लाई कार्यसँग सम्बन्धित अवस्थाको रूपमा अनुमति दिन्छ?

निश्चित परिस्थितिहरू अन्तर्गत, कामदारको पेशामा रोजगारको कारण रोगको संक्रमण हुने उच्च सम्भावना भएमा (उदाहरणहरूमा पहिलो उत्तरदाता वा स्वास्थ्य स्याहार कामदारहरू पर्दछन्)। त्यहाँ कागजातीकरण गरिएको वा सम्भावित कार्यसँग सम्बन्धित अनावरण र कर्मचारी/रोजगारदाताको सम्बन्ध पनि हुनुपर्छ।

16. L&I ले दाबीलाई कहिले अस्वीकार गर्नेछ?

COVID-19 को संक्रमण कार्यस्थलमा प्रसंगिक भएको बेला (जस्तै कार्यलयको कामदार आफ्नो साथी कामदारबाट संक्रमित हुँदा)

17. मैले COVID-19 को दाबी कसरी दायर गर्ने हो?

फोनबाट: **1-877-561-3453**

आफ्नो चिकित्सकको कार्यालयमा (दुर्घटनाको रिपोर्ट पूरा गर्दा)।